



SYRACUSE CITY SCHOOL DISTRICT

Jaime Alicea, Superintendent of Schools

सुपरिवेक्षकको कार्यालय

मार्च 31, 2020

आदरणीय साइराक्युज सिटी स्कूल डिस्ट्रिक्ट परिवारहरू,

मार्च 27 मा गभर्नर क्रोमोले न्यू योर्क राज्यका सबै विद्यालयहरू अप्रिल 15 सम्ममा बन्द हुनेछन् भनी घोषणा गरे। यस निर्णयले हाम्रो पुर्व निर्धारित अप्रिल विदा (अप्रिल 6-10) लाई कसरी असर पार्दछ भन्ने कुरा स्पष्ट पार्नका लागि त्यो घोषणा गरेको समय देखि हामी न्यू योर्क राज्य शिक्षा विभाग (New York State Education Department) र गभर्नरको कार्यालय (Governor's Office) सँग काम गरिरहेका छौं।

निम्न समयमा निर्धारित वसन्त विदामा डिस्ट्रिक्ट हुने भएको भएतापनि हामी जान्दछौं कि सबै डिस्ट्रिक्टहरूले विद्यार्थीहरूका लागि टाढा बाट नै निर्देशन, विद्यार्थीहरूका लागि खाना र अप्रिल 1, 2020 र अप्रिल 14, 2020 को बीचमा प्रत्येक हप्ता आवश्यक कामदारहरूका लागि बाल स्याहार उपलब्ध गराउने कुरालाई जारी राख्न पर्छ। यसको अर्थ हामीले हाम्रो पुर्व स्वीकृत र निर्धारित अप्रिल विदाको अवधिमा हाम्रा विद्यार्थीहरूलाई शैक्षिक सहायता र खानाहरू उपलब्ध गराउने काम जारी राख्नेछौं।

हाम्रा शिक्षकहरू, प्रशासकहरू र समर्थन कर्मचारीले अप्रिल 6-10 को हप्ताको अवधिमा सबै विद्यार्थीहरूलाई शैक्षिक कार्य उपलब्ध गराईरहने छन्। तपाईंले आफ्नो बच्चासँग लगातार तालिका कायम राख्नुहुनेछ र तिनीहरूलाई प्रदान गरिएको काम पूरा गर्न जारी राख्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो। हाम्रो निर्दिष्ट स्थानहरूमा बिहान 10:00 देखि दिउँसो 12:00 सम्म सोमबार, बुधबार र शुक्रबार टिप्पै जाने नास्ता र खानाहरू पनि प्रदान गर्नेछौं।

विद्यालयहरू बन्द भएको कारण, हामी मार्च 6, 2020 लाई अब तेस्रो मार्किङ अवधिको समाप्त मिति हुनेछ भनी हामीले निर्धारण गरेका छौं। विद्यार्थीहरूलाई मार्च 6 भन्दा अघि सुम्पिएका कुनै पनि कार्य बुझाउनको लागि अप्रिल 10 सम्मको समय छ। तपाईंको बच्चासँग तेस्रो मार्किङ अवधिबाट दिईएको कार्यहरू सम्बन्धि कुनै पनि प्रश्नहरू भएमा कृपया तिनीहरूलाई आफ्नो शिक्षकलाई सम्पर्क गर्न वा तिनीहरूको भवन प्रधानाध्यापकलाई फोन गर्न दिनुहोस्।

हामी यस कहिल्यै कल्पना नगरिएको समयावधिमा मिलेर कार्य गर्दै गर्दा म तपाईंको निरन्तर सहायता र धैर्यताका लागि धन्यवाद दिन चाहन्छु।

कृपया सुरक्षित रहनुहोस्,

जेमी अलिसिया
विद्यालयको सुपरिवेक्षक